

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि
२०६५

१. परिचय

नेपालको अन्तरिम संविधान २०६३ को मर्म र भावना अनुरूप समाजका ज्येष्ठ नागरिक, एकल महिला, दलित वर्ग, लोपोन्मुख आदिवासी / जनजाती एवं अशक्त अपाङ्गता भएका नागरिकहरूको सामाजिक सुरक्षा सम्बन्धी मौलिक हकको संरक्षण गर्न, राज्यको दायित्व, संविधानका निर्देशक सिद्धान्त तथा नीतिहरूले निर्देश गरे अनुरूप सामाजिक न्याय प्रदानमा सहयोग गर्न र नेपालले आई. एल. ओ. महासन्धि १९९ र अन्य अन्तराष्ट्रिय सन्धि महासन्धिहरूमा अभिव्यक्त गरेको प्रतिबद्धता अनुरूप यिनीहरूको मानवोचित जीवनयापनका लागि आवश्यक सहयोग गर्ने कार्यलाई उच्च महत्त्व दिदै आ. व. २०६५/६६ को विनियोजन वजेटमा व्यवस्था भए बमोजिम आ. व. २०५१/५२ देखि आरम्भ गरिएको सामाजिक सुरक्षा कार्यक्रमलाई विस्तृत गरी नागरिकको सामाजिक सुरक्षाको हक अधिकार प्रचलन गराउनका साथै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने अभिप्रायले स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ (२) अनुसार यो सामाजिक सुरक्षा कार्यविधि २०६५ नेपाल सरकार (मं. प.) वाट २०६५ /८/४ मा स्वीकृत गरी लागु गरिएको छ ।

२. उद्देश्य

यो कार्यविधीका उद्देश्यहरू यस प्रकार रहेका छन् :

- (क) लक्षित समूह परिभाषित गर्ने,
- (ख) भत्ता / वृत्तीको सरल वितरण गर्ने,
- (ग) अभिलेख तथा सूचना प्रवाह प्रणाली व्यवस्थापन तथा अद्यावधिक गर्ने,
- (घ) पारदर्शिता कायम गर्ने,
- (ङ) प्रभावकारी अनुगमन गर्ने ।

३. लक्षित समूहको परिभाषा

यस कार्यविधि अन्तर्गत भत्ता / वृत्ति पाउने लक्षित समूह भन्नाले :

- (क) ज्येष्ठ नागरिक
 - (अ) ७० वर्ष उमेर पुरा भएका देशभरका सबै नागरिक,
 - (आ) ६० वर्ष उमेर पुरा भएका कर्णाली अंचलका सबै नागरिक ,
 - (इ) ६० वर्ष उमेर पुरा भएका अनुसूची १ मा उल्लेख भए बमोजिमका सबै दलित नागरिक ।

- (ख) लोपोन्मुख आदिवासी / जनजाति
अनुसूची २ मा उल्लेख भए बमोजिमका सबै लोपोन्मुख आदिवासी /जनजाति ।

- (ग) ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिला ।

- (१) पतिको निधन भएका एकल महिला वा
- (२) विवाह नगरी बसेका एकल महिला वा
- (३) संबन्ध विच्छेद भएका एकल महिला ।

तर त्यस्ता एकल महिलाले विवाह गरेमा वा पुनः विवाह गरेमा उल्लेखित सुविधा प्राप्त हुनेछैन ।

- (घ) अशक्त अपाङ्गता भएका व्यक्ति :

- (अ) पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति : व्यक्तिको शारिरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरुको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्ण रुपमा श्रवण दृष्टीविहीन व्यक्तिहरू तथा आफै हलचल गर्न नसक्ने गरी पूर्ण रुपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरू ।

- (आ) आंशिक अशक्त अपाङ्गता : निरन्तर अरुको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न , आवागमन गर्न , संचार गर्न, लेखपढ गर्न, सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरिरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा माशंपेशी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मर भन्दा मुनीको भाग क्रियाशील हुन नसकी क्लील चियर प्रयोग गर्नु पर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरा मुनिको अंग नभएका , वा नचल्ने , कम्मरभन्दा मुनीको अंग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैशाखीको प्रयोग गर्ने व्यक्तिहरू , पूर्णदृष्टीविहीन व्यक्तिहरू ,पूर्ण वहिरा व्यक्तिहरू , दैनिक जीवन सम्पादन आफै गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरुको सहयोग लिईरहनु पर्ने बहुअपाङ्गता भएका १६ वर्ष उमेर पुगेका आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिहरू ।

तर, अपाङ्गता परिचयपत्र पाइ आ.व. ०६४।६५ मा अपाङ्ग वृत्ति समेत प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरूलाई भने यस कार्यविधि बमोजिम नयाँ परिचयपत्र वितरण गर्न बाधा पुग्ने छैन । कुनै व्यक्तिले पूर्ण अशक्त अपाङ्ग परिचयपत्र प्राप्त गरेमा वा निजको मृत्यु भए लगत्तै कट्टा भएमा रिक्त कोटामा नयाँ आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र उपलब्ध गराउन सकिनेछ ।

पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिका लागि अशक्त वृत्ति वितरण गर्न जिल्लाको लागि निर्धारण गरिएको संख्या अनुसूची (३) मा उल्लेख भए अनुसार हुनेछ । बुँदा ५(च) अनुसार गठित सामाजिक सुरक्षा जिल्ला समन्वय समितिले निर्धारण गरेको पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिको कोटा अनुसार गाउँ विकास समिति/नगरपालिकाले प्राथमिकता अनुसार अशक्त अपाङ्गता भएका व्यक्तिहरूको अन्तिम छनौट गर्नेछन् ।

४. भत्ता / वृत्ति पाउने उमेरको गणना

यस कार्यविधि बमोजिम भत्ता / वृत्ति पाउन योग्य जेष्ठ नागरिक, एकल महिला र अशक्त अपाङ्गता भएका व्यक्तिको उमेरको गणना गर्दा देहाय बमोजिम हुनेछ :

- (क) यस प्रयोजनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको उमेरलाई आधार लिइनेछ ।
- (ख) बुँदा ५ (ज) बमोजिम परिचयपत्र प्राप्त गरिसकेपछि आउने आर्थिक वर्षको श्रावण १ गतेदेखि परिचय पत्र लागू हुने मिति मानिनेछ ।
तर, आ.व. ०६५ । ६६ को हकमा भने पहिलो पटक २०६५ आश्विन १ गते देखि लागू हुने गरी बुँदा ६ मा विशेष व्यवस्था गरिए अनुसार हुनेछ ।
- (ग) जन्मिएको साल र महिना खुलेको तर गते नखुलेको भए उल्लेखित महिनाको मसान्त र सालमात्र खुलेको भए सो सालको चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।
- (घ) लक्षित समूहको व्यक्तिको उमेरको गणना गर्दा फरक परेमा वा विवाद उत्पन्न हुँन गएमा निराकरणको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखि पठाउने र उक्त कार्यालयबाट प्रचलित कानून अनुसार भएको निर्णयलाई अन्तिम मानी उमेर गणना गरिनेछ ।

५. परिचयपत्र सम्बन्धी व्यवस्था

- (क) यस कार्यविधि बमोजिमको सुविधा उपभोग गर्न इच्छुक र योग्य नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिनु पर्नेछ । साथै यस अघिको सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६३ बमोजिम परिचयपत्र प्राप्त गरिसकेकाहरूले पनि यस कार्यविधि बमोजिम नयाँ परिचयपत्र लिनुपर्नेछ।
परिचयपत्र प्राप्तिका लागी अनुसूचीमा तोकिएको ढाँचाका फारामहरू गाउँ विकास समिति / नगरपालिकाले निःशुल्क रूपमा उपलब्ध गराउनेछ । साविकका परिचयपत्र लिएका व्यक्तिहरूले आगामी वर्षका लागि पनि भत्ता/वृत्ति पाउनका लागि तोकिएको मिति भित्र परिचयपत्र अनिवार्य रूपमा नवीकरण गराउनु पर्नेछ । परिचयपत्र नवीकरण नभएका व्यक्तिहरूलाई भत्ता/वृत्ति उपलब्ध गराइने छैन ।
- (ख) गाउँ विकास समिति / नगरपालिकाले परिचयपत्र सिफारिश र नवीकरणका लागि १५ दिनको म्याद दिई चालु आर्थिक वर्षको आषाढ मसान्तसम्ममा बुँदा (३) मा उल्लेखित लक्षित समूहमा पर्ने वा उमेर पुग्ने नागरिकहरूले समेत दरखास्त दिन पाउने गरी प्रत्येक सालको मार्ग महिनाको पहिलो हप्ताभित्र सार्वजनिक सूचना प्रकाशित गरिसक्नु पर्नेछ । यस्तो सूचना प्रकाशित गर्दा महानगरपालिका र उपमहानगरपालिकाहरूले सम्बन्धित वार्डमा निवेदन दिन पाउने गरि व्यवस्था मिलाउनु पर्नेछ ।
(जस्तै : नयाँ परिचयपत्र प्राप्त गर्नको लागी आ.व. ०६५।६६ को मार्ग महिनामा ७० वर्ष उमेर नपुगेका जेष्ठ नागरिकको चालु आ.व.को आषाढ मसान्तभित्र ७० वर्ष उमेर पुग्ने भएमा उक्त व्यक्तिले नयाँ परिचयपत्र प्राप्त गर्न निवेदन दिन सक्नेछ ।)
- (ग) जेष्ठ नागरिक भत्ता वा एकल महिला वृत्ति वा आंशिक अशक्त अपाङ्गता वृत्ति पाउन परिचयपत्र लिनका लागि दरखास्त दिने नागरिकले २ प्रति पासपोर्ट साईजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्र संलग्न राखी सूचनाको म्यादभित्र अनुसूची ४ को (क) (ख) (ग) (ङ) र (छ) बमोजिमको ढाँचामा र नवीकरण गर्नका लागि अनुसूचि ६ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
- (घ) लोपोन्मुख आदिवासी /जनजाती तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका हकमा नागरिकता पाउने उमेर पुरा भएका नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र तथा २ प्रति पासपोर्ट साईजको फोटो संलग्न राखी पेश गर्नु पर्नेछ र उमेर नपुगेकाको हकमा परिवारको मुख्य व्यक्तिले उक्त विवरण पेश गर्नुपर्नेछ । नागरिकता पाउने उमेर नभएका नेपालीले जन्म दर्ताको प्रमाण पत्र तथा २ प्रति पासपोर्ट साईजको फोटो संलग्न राखी अनुसूचि ४ (घ) र (च) बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
लोपोन्मुख आदिवासी /जनजातीका नागरिकको हकमा फोटो खिच्ने व्यवस्था गा.वि.स. /न.पा. ले गर्नु पर्नेछ र आ.व. २०६५।६६ मा पहिलो पटकको लागि नागरिकता नलिएको भएमा पनि देहाय अनुसारको विवरण संलग्न राखी निवेदन दिन सकिने र उक्त विवरणको आधारमा परिचयपत्र प्रदान गरी मासिक भत्ता उपलब्ध गराउन सकिनेछ ।
(१) बाबु वा आमा वा आफ्नो वंश तर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र वा
(२) जन्मस्थान र नाता खुल्ने गरी गाउँ विकास समिति वा नगरपालिकाले गरिदिएको सिफारिशपत्र वा
(३) आफ्नो वा परिवारको नाममा जग्गाधनी दर्ता प्रमाणपत्र वा मोहियानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाण वा निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाण वा

(४) गाउँ विकास समिति वा नगरपालिकाको स्थलगत सर्जमिन र निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा ३ जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सर्जमिनस्थलमै गरेको सनाखतपत्र ।
पूर्ण अशक्त अपाङ्गता तथा आर्थिक अशक्त अपाङ्गता भएको व्यक्तिले परिचयपत्रको लागि निवेदन दिदा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरेको अपाङ्गता परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।

तर,

(१) आगामी आ.व. देखि परिचयपत्र प्राप्तीको लागि नागरिकता प्रमाणपत्र पाउने उमेर भएका लक्षित समूहले अनिवार्यरूपमा नागरिकता पेश गर्नुपर्नेछ र उक्त समूहका नागरिकता प्राप्त गर्ने उमेरसमूहका व्यक्तिहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्ने व्यवस्था मिलाउनेछ ।

(२) एकै स्थानमा नवसी फिर्न्ते जीवनयापन गर्ने लोपोन्मुख आदिवासी/जनजातीका लक्षित समूहले आफुले भत्ता वा वृत्ति लिन उपयुक्त हुने गाउँ विकास समिति वा नगरपालिकाको कार्यालयमा निवेदन दिनु पर्नेछ र निजहरुलाई सोही स्थानबाट मात्र भत्ता उपलब्ध गराइनेछ । नागरिकता लिएको ठेगाना बाहेक अन्यत्रबाट वृत्ति वा भत्ता प्राप्त गर्न निवेदन दिएमा पहिलो पटक भत्ता वा वृत्ति प्राप्त गरेको मितिले ६ महिनाभित्र वसाई सराइको प्रमाणपत्र सम्बन्धित गा.वि.स. वा न.पा.मा पेश गर्नुपर्नेछ ।

(ड) महानगरपालिका तथा उप महानगरपालिका बाहेक सबै नगरपालिकाहरु एवं गा.वि.स.हरुमा म्यादभित्र नयाँ परिचयपत्रका लागि प्राप्त हुन आएका निवेदनहरुको छानविन गरी निर्णय गर्न तथा सामाजिक सुरक्षा कार्यक्रमको रकम प्रवाहको स्थानीय स्तरमा अनुगमन गर्न निम्न बमोजिमको एक स्थानीय परिचयपत्र सिफारिश समिति गठन गरिने छ ।

- | | | |
|-----|--|------------|
| (१) | गाउँ विकास समितिका अध्यक्ष/(गाउँ स्तर) नगरपालिकाका प्रमुख (नगरस्तर) | अध्यक्ष |
| (२) | प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि ज्येष्ठ नागरिक, एकल महिला, आदिवासी / जनजाति, अशक्त अपाङ्गता भएका व्यक्ति, दलित, टोल विकास संस्था, स्थानीय शिक्षक आदि मध्येबाट गाउँ विकास समिति / नगरपालिकाद्वारा तोकिएका कम्तीमा ९ जना प्रतिनिधि | सदस्य |
| (३) | निवेदक रहेको वडाका वडाअध्यक्ष वा निजले खटाएका वडा सदस्य | सदस्य |
| (४) | गाउँ विकास समिति/नगरपालिकाको सचिव | सदस्य सचिव |

महानगरपालिका तथा उपमहानगरपालिकाको हकमा भने देहाय बमोजिमको स्थानीय परिचयपत्र सिफारिस समिति गठन गरिनेछ ।

(क) वडा स्तरमा छानविन गरी नगरस्तरिय समिति समक्ष सिफारिस गर्न वार्ड अध्यक्षको अध्यक्षतामा देहाय बमोजिमको समिति रहनेछ।

- | | | |
|-----|--|------------|
| (१) | सम्बन्धित वडाको अध्यक्ष | अध्यक्ष |
| (२) | ज्येष्ठ नागरिक, एकल महिला, आदिवासी । जनजाती, अशक्त अपाङ्गता भएका व्यक्ति, दलित, टोल विकास संस्था,स्थानीय शिक्षक, स्थानिय गैर सरकारी संस्था आदि मध्येबाट वार्ड समितिले तोकेका कम्तीमा ५ जना प्रतिनिधि | सदस्य |
| (३) | वार्ड सचिव | सदस्य सचिव |

(ख) वार्ड स्तरबाट सिफारिस भै आएका नामावलिमाथि छानविन गरी निर्णय गर्न तथा सामाजिक सुरक्षा कार्यक्रमको रकम प्रवाहको स्थानीय स्तरमा अनुगमन गर्न निम्न बमोजिमको एक स्थानीय(महानगर एवं उपमहानगरस्तरिय) परिचयपत्र सिफारिश समिति गठन गरिने छ ।

- | | | |
|-----|---|------------|
| (१) | नगर प्रमुख | अध्यक्ष |
| (२) | प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि ज्येष्ठ नागरिक, एकल महिला, आदिवासी जनजाती, अशक्त अपाङ्गता भएका व्यक्ति, दलित, टोल विकास संस्था, स्थानीय शिक्षक आदि मध्येबाट नगरपालिकाद्वारा तोकिएका कम्तीमा ५ जना प्रतिनिधि | सदस्य |
| (३) | वडा अध्यक्षहरुमध्येबाट प्रमुखले तोकेका ४ जना वडा अध्यक्ष | सदस्य |
| (४) | महा । उपमहानगरपालिकाको सचिवले तोकेको नगरपालिकाको अधिकृत | सदस्य सचिव |

तर, गाउँ विकास समिति / नगरपालिकामा निर्वाचित पदाधिकारी नभई अन्य व्यवस्थाबाट कार्य सञ्चालन भएकोमा सोही व्यवस्था अनुसार तोकिएका पदाधिकारीहरु र माथी उल्लेखित समितिका उपलब्ध सदस्यहरु सहितको स्थानीय परिचयपत्र सिफारिश समिति कायम गरी कार्य गरिने छ ।

उल्लेखित समितिले गलत व्यक्तिलाई सिफारिस गरेको पाइएमा त्यस्ता व्यक्तिलाई सम्बन्धित स्थानीय निकावाथ प्रदान गरिने सेवा रोक्का गरी त्यस्तो सिफारिश गर्ने समितिको सदस्यहरुबाट त्यस्तो व्यक्तिले पाएको रकम असुल उपर गरी प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ । रोक्का राखिएको सेवा यस्तो कारवाही पछि फुकुवा गर्नु पर्नेछ ।

(च) सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्न प्रत्येक जिल्लामा देहाय बमोजिमको सामाजिक सुरक्षा जिल्ला समन्वय समितिको गठन गरिनेछ ।

- | | | |
|-----|---|--------|
| (१) | जि.वि.स. को सभापति | संयोजक |
| (२) | प्र.जि.अ.वा निजले तोकेको जिल्ला प्रशासन कार्यालयको अधिकृत | सदस्य |

(३) स्था.वि.अ.	सदस्य
(४) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको प्रतिनिधि १ जना	सदस्य
(५) आदिवासी / जनजाती जिल्ला समन्वयसमितिको प्रतिनिधि १ जना	सदस्य
(६) दलितवर्ग उत्थान जिल्ला समन्वय समितिको प्रतिनिधि १ जना	सदस्य
(७) गै.स.स.महासंघ जिल्ला समितिको अध्यक्ष वा निजले तोकेको १ जना प्रतिनिधि	सदस्य
(८) स्थानिय उद्योग वाणिज्य संघको प्रतिनिधि १ जना	सदस्य
(९) अपाङ्गता भएका व्यक्ति सम्बन्धी काम गर्ने संघ संस्थाहरु मध्येबाट जि.वि.स. ले तोकेको प्रतिनिधि १ जना	सदस्य
(१०) महिला विकास अधिकृत	सदस्य
(११) जिल्ला पत्रकार महासंघको प्रतिनिधि १ जना	सदस्य
(१२) सामाजिक परिचालन सम्बन्धि काम गर्ने संस्था मध्येबाट जि.वि.स.ले तोकेको प्रतिनिधि १ जना	सदस्य
(१३) योजना अनुगमन तथा प्रशासकिय अधिकृत वा निजको अनुपस्थितिमा स्था.वि.अ.ले तोकेको जि.वि.स.को अधिकृत वा कर्मचारी	सदस्य सचिव

जि.वि.स. ले मनोनयन गर्ने/तोक्ने प्रतिनिधि मध्ये ५० प्रतिशत महिला प्रतिनिधि हुनुपर्नेछ।

(छ) सामाजिक सुरक्षा जिल्ला समन्वय समितिका कार्यहरु:

- (१) पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र आशिक अशक्त अपाङ्गता भएका व्यक्तिलाई तोकिएको जिल्लागत कोटा गा.वि.स. र न.पा.मा वितरण गर्ने ।
- (२) सामाजिक सुरक्षा कार्यक्रमको आवश्यकता अनुसार विषयगत कार्यालयसंग समेत समन्वय गरी जिल्लामा नियमित अनुगमन गर्ने ।
- (३) सामाजिक सुरक्षा कार्यक्रमको भत्ता वा वृत्ति वितरणको पारदर्शिता कायम गर्न जिल्लागत कार्यक्रमहरु संचालन गर्ने ।
- (४) सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने ।
- (५) सामाजिक सुरक्षा सम्बन्धमा परेका उजुरी व्यवस्थापन गर्ने ।
- (६) अभिलेख व्यवस्थापन गर्ने कार्यमा जि वि स , नगरपालिका र गा वि स लाई सहयोग एवं समन्वय गर्ने ।
- (७) सामाजिक सुरक्षा कार्यक्रमको भत्ता वा वृत्ति नपाउनुपर्ने मानिसले पाएको, पाउनु पर्नेले नपाएको वा अन्य अनियमितता भएको विषयमा यस समितिमा निवेदन दिन सकिने छ । यस्तो निवेदन उपर आवश्यक छानविन गरी आवश्यक कार्यवाहीकालागि सम्बन्धित निकायमा लेखी पठाउने ।
- (८) जिल्लामा उपलब्ध वैकिङ्ग सेवा तथा सेवाग्राहीको पायक पर्ने पक्षमा समेत विचार गरी स्थानीय वैङ्गहरु,हुलाक बचत बैङ्ग तथा बैङ्गिंगं कारोबार गर्न स्वीकृती प्राप्त सहकारी संस्था संगको समेत समन्वयमा यस कार्यक्रम अनुसार वितरण गरिने भत्ता वा वृत्ति बैङ्ग, सहकारी संस्था वा हुलाक बचत बैङ्ग मार्फत भुक्तानी गर्ने गरी गा. वि. स. वा न. पा. तोक्ने । यसरी तोकिएका गा. वि. स. वा न. पा. ले पनि सोही अनुसार बैङ्ग, सहकारी संस्था वा हुलाक बचत बैङ्ग मार्फत भुक्तानीको व्यवस्था मिलाउनु पर्नेछ ।

(ज) परिचयपत्र नवीकरण गर्नका लागि परेका निवेदनहरुको गाउँ विकास समितिका अध्यक्ष/नगरपालिकाका प्रमुखहरुले छानवीन गरी मार्ग मसान्त भित्र नवीकरण गरिसक्नु पर्नेछ । स्थानीय परिचयपत्र सिफारिश समितिले नयाँ परिचयपत्रका लागि बुँदा ५ (ख) अनुसार पर्न आएका दरखास्तहरु उपर प्रारम्भीक छानविन गरी सर्वसाधारणको जानकारीको लागि गाउँ विकास समिति / नगरपालिकामा उजुरी / प्रतिक्रियाको लागि ७ दिनको म्याद दिइ सार्वजनिक रुपमा सूची प्रकाशित गर्ने र प्राप्त भएका उजुरी / प्रतिक्रियामा समेत छानविन गरी पौष महिनाको पहिलो हप्ता भित्र परिचयपत्र उपलब्ध गराउन नाम नामेसी सहितको सिफारिश गर्नेछ । उक्त समितिबाट सिफारिस भएका नयाँ परिचयपत्र प्राप्त गर्ने र नवीकरण गरिएका व्यक्तिहरुको नामावली पौष महिनाको दोस्रो हप्ता भित्रमा सम्बन्धित गाउँ विकास समिति/नगरपालिकाले प्रकाशित गर्नु पर्नेछ । यो सूचना प्रकाशित भए पछि सो को विवरण पौष महिनाको तेश्रो हप्ता भित्र गा. वि. स. / न. पा. ले जि. वि. स.मा पठाउनु पर्ने छ । जि. वि. स. ले पनि जिल्ला भरीको वृत्ति वा भत्ता सुविधा पाउने लक्षित समूहको प्रत्येक गा. वि. स. र न. पा. को अलग अलग देखिने गरी अनुसूची ५ वमोजिमको एकमुष्ट विवरण माघ मसान्तभित्र स्थानीय विकास मन्त्रालयमा प्राप्त हुने गरी पठाउनुपर्नेछ ।

तर कुनै लक्षित समूहको व्यक्तिले निश्चित समयभित्र फोटो खिंचाउन नसक्ने अवस्था भएको भन्ने स्थानीय परिचयपत्र सिफारिस समितिलाई लागेमा आगामी आर्थिक वर्षको प्रथम चौमासिकको भत्ता / वृत्ति प्राप्त गर्नु अगावै फोटो प्राप्त गर्ने गरी फोटो नभएको परिचयपत्र जारी गर्ने गरी निर्णय गर्न सक्नेछ ।

- (झ) गाउँ विकास समिति/नगरपालिकाको कार्यालयले स्थानीय परिचयपत्र सिफारिश समितिले सिफारिश गरेका ज्येष्ठ नागरिक, एकल महिला, असक्त अपाङ्ग र लोपोन्मुख आदिवासी / जनजातीलाई पौष महिनाको तेस्रोहप्तासम्ममा अनुसूची ७ वमोजिमको परिचयपत्र निःशुल्क उपलब्ध गराईसक्नु पर्नेछ ।
- (ञ) परिचय पत्रको मान्यता एक आर्थिक वर्षका लागि मात्र रहनेछ । एकपटक वितरण गरेको परिचयपत्र नवीकरण गरी आगामी आर्थिक वर्षमा पनि पुनः प्रयोग गर्न सकिनेछ ।

६.

- (ट) लक्षित समूहलाई परिचयपत्र बनाउने लगायतका कामको लागि आवश्यक पर्ने रकम जिल्ला विकास समितिले सम्बन्धित गाउँ विकास समिति/नगरपालिकाहरूसंग समन्वय गरी व्यवस्था गर्नु पर्नेछ।
- (ठ) परिचयपत्र लागु हुने मिति भन्नाले भत्ता / वृत्ति पाउन शुरू हुने महिना आगामी आर्थिक वर्षको श्रावण १ गते लाई जनाउनेछ।
- आ.व. ०६५।६६ को लागी परिचय पत्र वितरण सम्बन्धी विशेष व्यवस्था:**
आ.व.०६५।६६ को आश्विनदेखि भत्ता वा वृत्ति पाउन सक्ने लक्षित समूहहरूको लागि परिचय पत्र वितरण गर्न देहाय बमोजिमको विशेष व्यवस्था गरिएको छ।
- (१) गा.वि.स. / न.पा. मा परिचय पत्रको लागि सम्बन्धित लक्षित समूहले दर्खास्त दिन १५ दिनको म्याद दिई २०६५ मार्ग महिनाको दोश्रो हप्ताभित्र सार्वजनिक सूचना प्रकाशित गर्ने।
- (२) ज्येष्ठ नागरिक भत्ता वा एकल महिला वा आंशिक अशक्त अपाङ्गता वृत्ति पाउन परिचय पत्र लिनका लागि दरखास्त दिने नागरिकले २ प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाण पत्र अनिवार्य रूपमा संलग्न राखी सूचनाको म्यादभित्र अनुसूचि ४ को (क), (ख), (ग), (ङ) र (छ) बमोजिम को ढाँचामा दरखास्त दिनु पर्नेछ।
- (३) लोपोन्मुख आदिवासी / जनजाती र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूले भत्ता वा वृत्ति पाउन नेपाली नागरिकताको प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र संलग्न राखी सूचनाको म्यादभित्र अनुसूचि ४ को (घ) र (च) बमोजिम को ढाँचामा दरखास्त दिनु पर्नेछ। लोपोन्मुख आदिवासी / जनजाती र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति नावालिक भएमा उसको अविभावकको नागरिकता समेत पेश गर्नु पर्नेछ।
- (४) म्यादभित्र पर्न आएका दरखास्तउपर बुँदा न. ५(ड.) बमोजिमको समितिले १५ दिनभित्र निर्णय गरी संबन्धित गा.वि. स. वा न. पा. ले परिचयपत्र दिइ सक्नु पर्नेछ।

७. लक्षित समूहले पाउने सुविधा:

- (१) यस कार्यविधिको अधिनमा रही परिचयपत्र प्राप्त नेपाली नागरिकले २०६५ आश्विन देखि पाउने सुविधा निम्न बमोजिम हुनेछ:
- (क) ज्येष्ठ नागरिकलाई मासिक भत्ता रु ५००।
- (ख) एकल महिलालाई मासिक वृत्ति रु ५००।
- (ग) पूर्ण अशक्त अपाङ्गता भएकाव्यक्तिलाई मासिक अशक्त वृत्ति रु १०००।
- (घ) आंशिक अशक्त अपाङ्गता भएका व्यक्तिलाई मासिक अशक्त वृत्ति रु ३००।
- (ङ) लोपोन्मुख आदिवासी / जनजातीलाई मासिक भत्ता रु ५००।

तर, राज्यकोषबाट नियमित रूपमा उल्लेखित रकम भन्दा बढी सुविधा पाइरहेको व्यक्तिले यस व्यवस्था बमोजिमको भत्ता वा वृत्ति पाउने छैनन्।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रूपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ। यस प्रयोजनका लागि सम्बन्धित व्यक्तिले अन्य श्रोतबाट त्यस्तो सुविधा नलिएको कुरा निवेदनमा खुलाउनु पर्ने छ। त्यस्तो भत्ता वा वृत्ति प्राप्त गरि सके पछि अन्य श्रोतबाट त्यस्तो सुविधा लिएको कुरा खुली आएमा सम्बन्धित व्यक्ति वाट उक्त रकम अशुल गरी प्रचलित कानून बमोजिम कार्यवाही गरिने छ।

- (२) २०६५ श्रावण र भाद्रको वृत्ति एवं भत्ता रकम सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०६३ अनुसारका लक्षित समूहलाई मात्र सोही कार्यविधीमा उल्लेखित दरमा उपलब्ध गराइनेछ।

स्पष्टीकरण: कुनै व्यक्ति बुँदा ३ मा उल्लेखित लक्षित समूह मध्ये एक भन्दा बढी लक्षित समूहमा परेतापनि त्यस्तो व्यक्तिले सबैभन्दा बढी रकम भएको एक समूहको भत्ता वा वृत्ति मात्र पाउनेछ। तर एक समूहको परिचयपत्र प्राप्त गरिसकेपछि आगामी आर्थिक वर्षदेखी मात्र उक्त समूहको भत्ता / वृत्ति पाउनेछ।

८. अनुदान रकम व्यवस्था:

- (क) कार्यक्रम संचालनका लागि नेपाल सरकारले प्रत्येक जिल्लालाई उक्त जिल्लाबाट प्राप्त लक्षित समूहको विवरणको आधार/अनुपातमा निश्चित रकम अनुदान उपलब्ध गराउनेछ।
- (ख) जिल्ला विकास समितिले आफुलाई प्राप्त अनुदान रकम सम्बन्धित गाउँ विकास समिति/नगरपालिकाको लगतको आधार/अनुपातमा सम्बन्धित गाउँ विकास समिति/नगरपालिकालाई चौमासिक अनुदान पेशकीका रूपमा उपलब्ध गराउनेछ। यसरी अनुदान पठाउदा पिछडिएको र आफ्नो स्रोत साधन न्यून भएका गाउँ विकास समिति/नगरपालिकालाई प्राथमिकता दिनु पर्नेछ।
- (ग) एक आर्थिक वर्षका लागि निकास भएका रकम सोही आर्थिक वर्षका लागि मात्र खर्च गर्नुपर्नेछ। निकास रकम कम हुने देखिएमा जिल्ला विकास समिति, गाउँ विकास समिति/नगरपालिकाले समानुपातिक रूपमा आफ्नो आयस्रोतबाट अनुदान थप गरी भुक्तानी गर्न सक्नेछ।

- (घ) वुंदा ३ (घ) र (ड.) अनुसारका अशक्त अपाङ्गता भएका व्यक्तिहरूको संख्या जिल्लाहरूलाई तोकिएको कोटा भन्दा बढी भएमा स्थानीय निकायले आफ्नो आयश्रोतबाट थप गरि वितरण गर्न सक्नेछ ।
- (ड.) सामाजिक सुरक्षा कार्यक्रममा निकास भएकै बजेट रकम कुनै पनि प्रशासनिक कार्यमा खर्च गर्न पाइने छैन ।

९. भत्ता / वृत्ति भुक्तानी व्यवस्था:

- (क) गाउँ विकास समिति/नगरपालिकाले अघिल्लो किस्ताबाट वितरण गरेको अनुसूचि ८ बमोजिमको प्रगति विवरण र भुक्तानी गरेको भर्पाईको १ प्रति प्राप्त भएपछि जिल्ला विकास समितिको कार्यालयले सम्बन्धित गाउँ विकास समिति/नगरपालिकाको खातामा १५ दिनभित्रमा निकास दिनु पर्नेछ ।
- (ख) गाउँ विकास समिति/नगरपालिकाको सचिवले यस कार्यक्रम बापत प्राप्त भत्ता / वृत्ति रकम परिचयपत्र प्राप्त गरेका सम्बन्धित व्यक्तिहरूलाई आ-आफ्नो क्षेत्रमा प्रथम चौमासिकमा वडा दर्शै पूर्व आश्विन १ गते, दोश्रो चौमासिकमा शहीद सप्ताहको समयमा माघ १२ गते र तेस्रो चौमासिकमा नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन जेष्ठ १५ गते भुक्तानी गर्नु पर्नेछ र त्यस्तो कार्यक्रमको प्रचार प्रसार समेत गर्नु पर्नेछ । गाउँ विकास समितिको सचिव र नगरपालिकाको सचिवले तोकिएको मितिमा भत्ता वा वृत्ति वितरण गर्न विषयगत कार्यालयका कर्मचारीहरूको सहयोग समेत लिई भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ । तर आ.व. ०६५/६६ को हकमा पहिलो किस्ता पौष मसान्तभित्र र दोश्रो किस्ता ज्येष्ठ १५ गते वितरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
- (ग) भत्ता / वृत्ति पाउने व्यक्तिले सोही आर्थिक वर्षभित्र रकम बुझि लिई सक्नुपर्नेछ । ज्यादै अशक्तताको कारणबाट भत्ता / वृत्ति वितरणको लागि तोकिएको स्थानमा गई भत्ता / वृत्ति बुझिलिन नसक्नेको हकमा सम्बन्धित निकायले कर्मचारी खटाई घरमा नै रकम बुझाउने व्यवस्था मिलाउनुपर्ने र ज्यादै अशक्तताको कारणबाट भत्ता वा वृत्ति आफै बुझिलिन नसक्ने पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति र नाबालिक लोपोन्मुख आदिवासी/जनजातीको हकमा परिचयपत्रमा रकम बुझ्ने संरक्षकको नाम र फोटो समेत राखी नीजलाई बुझाउन सकिनेछ । माथि जे सुकै लेखिएको भएतापनि वुंदा ५ (च) बमोजिम वैङ्गबाट भुक्तानी गर्ने गरी तोकिएका गा. वि. स. / न. पा. ले वैङ्ग मार्फत भुक्तानी गर्नु पर्नेछ ।
- (घ) एक जिल्लाबाट बसाई सराई गरी अर्को जिल्लामा जाने लक्षित समूहका व्यक्तिको चालु आ. व. को भुक्तानी हुन बाँकी भत्ता वा वृत्ति रकम बसाई सरी जाने व्यक्तिले बसाई सराईको प्रमाणपत्र सहित संबन्धित जि.वि.स.मा निवेदन दिएमा बसाई सरिजाने जिल्लाको जि. वि. स. मा पठाउनु पर्ने र बसाई सरी आएको जिल्ला विकास समितिले सम्बन्धित गा. वि. स.। न. पा.मार्फत वितरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । साविक गा.वि. स.। न.पा.ले निजको लगत कट्टा गर्नुपर्नेछ ।
- (ड) सामाजिक सुरक्षा कार्यक्रम बापत जिल्ला विकास समितिबाट निकास हुने रकमको भुक्तानीको जिम्मेवारी सम्बन्धित सचिवको हुनेछ ।
- (च) बुदा (ख) मा तोकिएका दिनहरूमा भत्ता/ वृत्ति भुक्तानी गर्दा जिल्ला विकास समिति, गाउँ विकास समिति /नगरपालिकाले देहायको प्रक्रिया मिलाई भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
- (१) प्रत्येक गाउँ विकास समिति/नगरपालिकामा भत्ता/वृत्ति वितरण गर्दा कम्तीमा ५ जना स्थानीय राजनैतिक दल एवं समुदायमा आधारित संघसंस्थाका प्रतिनिधि र स्थानीय भद्रभलाद्मीको रोहवरमा वितरण गरेको मुचुल्का समेत तयार गरी १ / १ प्रति गाउँ विकास समिति/नगरपालिका कार्यालयको सूचना पाटीमा टाँस गर्ने र एक प्रति लेखा परिक्षणको लागि भर्पाईसंग राख्ने ।
- (२) भत्ता / वृत्ति भुक्तानी गर्दाको समयमा कुनै व्यक्ति आफु वसोवास गरेको स्थानबाट बाहिर गएको कारणले उपस्थित हुन नसकेको भए सोही आर्थिक वर्षको अर्को चौमासिकमा भत्ता / वृत्ति वितरण गर्दाको समयमा बुझाउने तर एक आर्थिक वर्षको रकम अर्को आर्थिक वर्षमा दिन नमिल्ने ।
- (३) भत्ता / वृत्ति रकम भुक्तानी गर्दा परिचयपत्रमा भुक्तानी गरिएको रकम र अवधि उल्लेख गरी प्रमाणित गरी दिने ।
- (४) प्रत्येक चौमासिकमा भुक्तानी गरेको रकमको भर्पाई भुक्तानी गरेको ७ दिनभित्र पेशकी फस्यौटको लागि जिल्ला विकास समितिमा पठाउने ।
- (५) जिल्ला विकास समितिले दोस्रो र तेस्रो किस्ता रकम निकाशा दिदा अघिल्लो किस्तामा निकास भई भुक्तानी गर्न बाँकी रहेको रकम कटाएर मात्र निकाशा दिने ।

१०. भत्ता / वृत्ति निकासा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था:

- (क) स्थानीय विकास मन्त्रालयले श्रावण महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रमको बजेट अख्तियारी जिल्ला विकास समितिमा पठाउनेछ र जिल्ला विकास समितिको कार्यालयले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत समयमा नै निकासा प्राप्त गरी सक्नुपर्नेछ ।
- (ख) कोष तथा लेखा नियन्त्रक कार्यालयले निकासा माग भई आएपछि चौमासिक निकासाको आदेश सम्बन्धित जिल्ला विकास समितिलाई उपलब्ध गराउनेछ ।
- (ग) जिल्ला विकास समितिको कार्यालयले यस प्रयोजनका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त भएको रकम सम्बन्धित गाउँ विकास समिति/नगरपालिकाको खातामा लक्षित समूहको संख्याको आधार/अनुपात मा जम्मा गर्नु पर्नेछ ।
- (घ) भत्ता/वृत्ति वितरण गर्न गाउँ विकास समिति/नगरपालिकाका लागि जिल्ला विकास समितिको कार्यालयमा निकासा भएको रकम र जिल्ला विकास समितिले नगरपालिका/गाऊ विकास समितिलाई निकासा दिएको रकम र लक्षित समूहलाई भुक्तानी भएको रकमको लेखापरीक्षण जिल्ला विकास समितिले प्रचलित कानून बमोजिम महालेखा परीक्षकको विभागबाट गराउनेछ ।
- (ङ) सामाजिक सुरक्षा कार्यक्रमको लागि निकासा भएको रकम सोही आ.ब.मा खर्च नभएमा फ्रिज हुनेछ ।

११. अभिलेख, प्रतिवेदन, पारदर्शिता तथा सामाजिक परिक्षण

(१) अभिलेख:

- (क) गाउँ विकास समिति तथा नगरपालिकाले परिचयपत्र प्राप्त व्यक्तिको अभिलेख अनिवार्य रूपमा अनुसूची ९ को ढाँचामा अद्यावधिक गरी राख्नुपर्नेछ ।
- (ख) भत्ता / वृत्ति पाइरहेका व्यक्ति बसाइँ सरी गएमा वा मृत्यु भएमा सो को विवरण समावेश गरी अनुसूची ११ बमोजिमको ढाँचामा गाउँ विकास समिति /नगरपालिकाले प्रत्येक वर्षको पौष र जेष्ठ महिनाभित्र जिल्ला विकास समितिमा र जिल्ला विकास समितिको कार्यालयले प्रत्येक वर्षको माघ र आषाढ महिना भित्रमा स्थानीय विकास मन्त्रालयमा अनिवार्य रूपमा पठाउनु पर्नेछ ।

(२) प्रतिवेदन:

- (क) गाउँ विकास समिति / नगरपालिकाले आफ्नो क्षेत्रभित्र वितरण गरिएको भत्ता / वृत्तिको चौमासिक/ वार्षिक विवरण अद्यावधिक गरी अनुसूची ८ बमोजिमको ढाँचामा जिल्ला विकास समितिको कार्यालयमा पठाउनु पर्नेछ ।
- (ख) गाउँ विकास समिति/ नगरपालिकाले भुक्तानी गरिएको रकम बर्भक लिनेहरूको नामावली गाउँ विकास समिति तथा नगरपालिकाको कार्यालयमा सार्वजनिक गरी एक प्रति जिल्ला विकास समितिको कार्यालयमा पठाउनु पर्नेछ ।
- (ग) यो कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता (P1) मा परेको कार्यक्रम भएकोले गाउँ विकास समिति/नगरपालिकालाई दिएको निकासा रकम र वितरण गरेको लक्षित समूहको संख्या सहितको चौमासिक प्रगति अनुसूची १० बमोजिमको ढाँचामा जिल्ला विकास समितिले नियमित रूपमा स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) पारदर्शिता

- (क) आगामी आर्थिक वर्षको लागि बजेट/कार्यक्रम तर्जुमाको सिलसिलामा भत्ता । वृत्ति वितरण गर्न यसै कार्यविधिको अनुसूचि १२ मा भएको तालिका अनुसार स्थानीय परिचयपत्र सिफारिस समितिको सिफारिसका आधारमा गाउँ विकास समिति/नगरपालिकाबाट भत्ता / वृत्ति पाउनेहरूको नामावली जिल्ला विकास समिति मार्फत स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्नेछ । उक्त नामावली तथा उक्त नामावली बमोजिम वितरण गरिएको भत्ता वा वृत्ति प्राप्त गर्ने लक्षित समूहहरूको नामावली सहितको विवरण सम्बन्धित गाउँ/नगर परिषद्मा पेश गर्नु पर्नेछ ।
- (ख) भत्ता वा वृत्ति वितरण कार्यलाई पारदर्शी र सुनिश्चित गर्नको लागि जिल्ला विकास समितिको कार्यालयले गाउँ विकास समिति / नगरपालिकामा गत आ व मा भत्ता वा वृत्ति पाउने लक्षित समूहको नामावली अनुसूची १२ अनुसारको ढाँचामा चालु आ व को आश्विन महिना भित्र पुस्तककोरूपमा प्रकाशित गरि संबन्धित गा.वि.स./ न. पा, जिल्लास्थित संघ संस्था, जिल्लास्तरका राजनितिक दलका कार्यालयहरू, स्थानीय विकास मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र सम्बन्धित निकायहरूमा मा अनिवार्य रूपमा वितरण गर्नु पर्नेछ ।
- (ग) जि.वि.स. ले सञ्चालन गरेको कार्यक्रमको चौमासिक वा वार्षिक रूपमा समिक्षा गर्दा यस कार्यक्रममा भएको निकासा तथा खर्चको पनि समिक्षा गर्नु पर्नेछ ।
- (घ) गाउँ विकास समितिको कार्यालय/नगरपालिकाको कार्यालयले नयाँ परिचयपत्र वितरण गर्दा, नविकरण गर्दा र सामाजिक सुरक्षा वृत्ति वा भत्ता वितरण गर्दा स्थानीय सामाजिक संघसंस्था, गै.स.स., सामाजिक परिचालनमा संलग्न संस्थाहरू आदिको सहयोग लिएर अनिवार्यरूपमा प्रचार प्रसार गर्नुपर्नेछ । जिल्ला विकास समितिको कार्यालयले पनि यस सम्बन्धि सूचना स्थानीय FM लगायतका संचार माध्यमहरूबाट प्रचार प्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

(४) सार्वजनिक गर्ने

गाउँ विकास समिति र नगरपालिकाले देहायका विषयहरू चौमासिक वा वार्षिकरूपमा सार्वजनिक गर्नुपर्नेछ:

- (१) नयां परिचयपत्र वितरण
- (२) चौमासिक भत्ता वा वृत्ति वितरण
- (३) मृत्यु र वसाई सराईको लगत कट्टा

१२. परिचयपत्र रोक्का वा स्थगित गर्ने व्यवस्था

कुनै नागरिकले यस कार्यविधि बमोजिमको सुविधा प्राप्त गर्ने उद्देश्यले भुट्टा विवरण पेश गरी परिचयपत्र प्राप्त गरेमा वा दोहोरो भुक्तानी लिएमा गाउँ विकास समितिको अध्यक्ष / नगरपालिकाको प्रमुखले यसको गाम्भीर्यता हेरी केही अवधिका लागि भत्ता वा वृत्ति रोक्का गर्न (जस्तै: केही महिनामात्र उमेर नपुगेकोमा उमेर नपुगुन्जेलसम्म), निश्चित समयसम्मका लागि परिचयपत्र स्थगित गर्न (जस्तै एक वर्ष वा सो भन्दा बढी उमेर नपुगेको हकमा), भुक्तानी भईसकेका रकम असुल उपर गर्न (जस्तै: दोहोरो भुक्तानी भएको वा उमेर नपुगी भुक्तानी लिएमा) आदेश दिनसक्नेछ। तर भत्ता प्राप्त गर्न सक्ने नेपाली नागरिकलाई सामान्य विवरण फरक परेका आधारमा मात्र भत्ताबाट बन्चित गरिने छैन।

१३. निरीक्षण तथा अनुगमनको व्यवस्था :

- (क) जिल्ला विकास समितिको कार्यालयले भत्ता / वृत्ति वितरण प्रक्रियाको निरीक्षण तथा अनुगमन गर्न बुदा ५ (च) बमोजिम गठित समितिसंग समन्वय गरी अनुगमन गर्ने छ।
- (ख) यस कार्यक्रमको स्थानीय विकास मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकाका पदाधिकारी एवं कर्मचारीहवाट नियमित वा पटके अनुगमन गर्न सकिनेछ। जिल्ला विकास समितिले यसरी गरिएको अनुगमनको प्रतिवेदन उपर छलफल गरी सोको प्रतिवेदन आ. ब. समाप्त भएको एक महिनाभित्र स्थानीय विकास मन्त्रालयमा पठाउनु पर्ने छ।
- (ग) जि. वि. स. ले विषयगत कार्यालयहरूसंगको समन्वयमा अनुगमनका लागि आवश्यक रकमको व्यवस्था समेत गरी अन्य कार्यक्रमहरूसंग समन्वय गरी एकीकृत अनुगमन प्रणाली अवलंबन गर्ने छ।

१४. सामाजिक सुरक्षा कार्यक्रम संचालन तालिका :

यस कार्यविधि बमोजिम सम्पन्न गर्नुपर्ने क्रियाकलापहरु सम्पन्न गर्ने समयावधि र सोको लागि जिम्मेवार व्यक्ति वा संस्था सहितको कार्य संचालन तालिका अनुसूची १३ मा दिइएको छ। सो बमोजिम गर्नु, गराउनु कार्यक्रममा संलग्न सबै निकाय तथा पदाधिकारीहरुको कर्तव्य हुनेछ।

१५. प्रमुख जिल्ला अधिकारीलाई अधिकार:

बुदा ५ (ड) बमोजिम गठित स्थानीय परिचयपत्र सिफारिश समितिले बुदा ३ अनुसारको योग्यता नपुगेका वा गैर नेपाली नागरिकलाई परिचयपत्र उपलब्ध गराएमा सो रद्द गर्नुको साथै समितिका पदाधिकारीहरु र भत्ता वा वृत्तिको रकम हिनामिना गर्ने उपर छानविन गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ। तर प्रचलित कानूनले नागरिकता प्राप्त गर्न योग्य कुनै पनि नेपालीले नागरिकता प्रमाणपत्र नलिएको वा प्राप्त नगरेको आधारमा मात्र निजमाथि सजाय हुने छैन।

१६. वाधा अडकाउ फुकाउने

स्थानीय विकास मन्त्रालयले यो कार्यविधि कार्यान्वयनमा वाधा अडकाउ फुकाउने र संशोधन गरी कार्यान्वयनमा सहजीकरण गर्न सक्नेछ।

१७. खारेजी र वचाऊ:

- (क) सामाजिक सुरक्षा कार्यक्रम संचालन निर्देशिका, २०६३ खारेज गरिएकोछ।
- (ख) उक्त निर्देशिका अनुसार हालसम्म भए गरेका कार्यहरु यसै कार्यविधि बमोजिम भए गरेको मानिनेछ।

नोट: "नगरपालिका" भन्ने शब्दले महानगरपालिका र उप-महानगरपालिका समेतलाई जनाउँछ।

अनुसूची १
(कार्यविधिको बुदा ३(क) (इ) संग सम्बन्धित)
दलित वर्गमा सूचीकृत जात जातीहरुको जातीय सूची

क) पहाडे मूल

१. गन्धर्व (गाइने)
२. परियार (दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुड्के)
३. बादी
४. विश्वकर्मा (कामी, लोहार, सुनार, ओड, चुनँरा, पार्की, टमटा)
५. सार्की (मिजार, चर्मकार, भूल)

ख) मधेशी मूल

१. कलर
२. ककैहिया
३. कोरी
४. खटिक
५. खत्वे (मण्डल, खङ्ग)
६. चमार, मोची, हरिजन, रविदास)
७. चिडिमर
८. डोम (मरिक)
९. तत्मा (ताँती, दास)
१०. दुसाध (पासवान, हजरा)
११. धोवी (रजक) हिन्दू
१२. पत्थरकट्टा
१३. पासी १४. बाँतर
१५. मूसहर
१६. मेस्तर (हलखोर)
१७. सरभङ्ग (सरवरिया)

अनुसूची २
(कार्यविधिको बुदा ३(ख) संग सम्बन्धित)
लोपोन्मुख आदिवासी/जनजातीमा पर्ने समुहहरु

१. कुसुण्डा
२. वनकरिया
३. राउटे
४. सुरेल
५. हायु
६. राजी
७. किसान
८. लेप्चा
९. मेचे
१०. कुशावाडिया

अनुसूची ३
(कार्यविधिको बुदा ३ (घ) संग सम्बन्धित)

जनसंख्या अनुसार पुर्ण अशक्त अपाङ्गता भएकाव्यक्ति एवं आशिक अशक्त अपाङ्गता भएकाव्यक्तिहरुलाई दिईने अशक्त वृत्तिको जिल्लागत संख्यात्मक बिबरण

(१) आशिक अशक्त अपाङ्गता भएकाव्यक्ति (सन् २००१ को जनगणनाको जनसंख्याको आधारमा)

(क) १ लाख सम्म जनसंख्या भएका जिल्लाहरु:- प्रति जिल्ला ५० जना

(१) रसुवा	(२) मनाङ	(३) मुस्ताङ	(४) हुम्ला
(५) जुम्ला	(६) डोल्पा	(७) मुगु	

(ख) १-३ लाखसम्म जनसंख्या भएका जिल्लाहरु:-प्रति जिल्ला ७५ जना

(१) ताप्लेजुङ	(२) पाँचथर	(३) ईलाम	(४) संखुवासभा
(५) तेह्रथुम	(६) भोजपुर	(७) धनकुटा	(८) सोलुखुम्बु
(९) ओखलढुङ्गा	(१०) खोटाङ	(११) उदयपुर	(१२) दोलखा
(१३) रामेछाप	(१४) सिन्धुली	(१५) नुवाकोट	(१६) भक्तपुर
(१७) लमजुङ	(१८) गोरखा	(१९) म्याग्दी	(२०) पर्वत
(२१) वारलुङ	(२२) गुल्मी	(२३) अर्घाखाँची	(२४) पाल्पा
(२५) रुकुम	(२६) रोल्पा	(२७) सल्यान	(२८) प्युठान
(२९) कालिकोट	(३०) दैलेख	(३१) जाजरकोट	(३२) सुर्खेत
(३३) बझाङ	(३४) बाजुरा	(३५) अछाम	(३६) डोटी
(३७) दार्चुला	(३८) बैतडी	(३९) डडेल्धुरा ।	

(ग) ३-५ लाख सम्म जनसंख्या भएका जिल्लाहरु:-प्रति जिल्ला १०० जना

(१) धादिङ	(२) सिन्धुपाल्चोक	(३) काभ्रे	(४) ललितपुर
(५) मकवानपुर	(६) पर्सा	(७) चितवन	(८) तनहू
(९) कास्की	(१०) स्याङ्जा	(११) कपिलवस्तु	(१२) दाङ
(१३) बाँके	(१४) बर्दिया	(१५) कञ्चनपुर	

(घ) ५ लाख भन्दा बढी जनसंख्या भएका जिल्लाहरु:-प्रति जिल्ला १५० जना

(१) भगापा	(२) मोरङ	(३) सुनसरी	(४) सप्तरी
(५) सिराहा	(६) धनुषा	(७) महोत्तरी	(८) सर्लाही
(९) काठमाण्डौ	(१०) वारा	(११) रौतहट	(१२) नवलपरासी
(१३) रुपन्देही	(१४) कैलाली		

(२) पुर्ण अशक्त अपाङ्गता भएकाव्यक्ति (सन् २००१ को जनगणनाको जनसंख्याको आधारमा)

(क) १ लाख सम्म जनसंख्या भएका जिल्लाहरु:- प्रति जिल्ला ७ जना

(१) रसुवा	(२) मनाङ	(३) मुस्ताङ	(४) हुम्ला
(५) जुम्ला	(६) डोल्पा	(७) मुगु	

(ख) १-३ लाखसम्म जनसंख्या भएका जिल्लाहरू:-प्रति जिल्ला ११ जना

(१) ताप्लेजुङ	(२) पाँचथर	(३) ईलाम	(४) संखुवासभा
(५) तेह्रथुम	(६) भोजपुर	(७) धनकुटा	(८) सोलुखुम्बु
(९) ओखलढुङ्गा	(१०) खोटाङ	(११) उदयपुर	(१२) दोलखा
(१३) रामेछाप	(१४) सिन्धुली	(१५) नुवाकोट	(१६) भक्तपुर
(१७) लमजुङ	(१८) गोरखा	(१९) म्याग्दी	(२०) पर्वत
(२१) वाग्लुङ	(२२) गुल्मी	(२३) अर्घाखाँची	(२४) पाल्पा
(२५) रुकुम	(२६) रोल्पा	(२७) सल्यान	(२८) प्यूठान
(२९) कालिकोट	(३०) दैलेख	(३१) जाजरकोट	(३२) सुर्खेत
(३३) बझाङ	(३४) बाजुरा	(३५) अछाम	(३६) डोटी
(३७) दार्चुला	(३८) बैतडी	(३९) डडेल्धुरा ।	

(ग) ३-५ लाख सम्म जनसंख्या भएका जिल्लाहरू:-प्रति जिल्ला १५ जना

(१) धादिङ	(२) सिन्धुपाल्चोक	(३) काभ्रे	(४) ललितपुर
(५) मकवानपुर	(६) पर्सा	(७) चितवन	(८) तनहू
(९) कास्की	(१०) स्याङ्जा	(११) कपिलवस्तु	(१२) दाङ
(१३) बाँके	(१४) बर्दिया	(१५) कञ्चनपुर	

(घ) ५ लाख भन्दा बढी जनसंख्या भएका जिल्लाहरू:-प्रति जिल्ला २१ जना

(१) भद्रापा	(२) मोरङ	(३) सुनसरी	(४) सप्तरी
(५) सिराहा	(६) धनुषा	(७) महोत्तरी	(८) सर्लाही
(९) काठमाण्डौ	(१०) वारा	(११) रौतहट	(१२) नवलपरासी
(१३) रुपन्देही	(१४) कैलाली		

अनुसूची ४(क)
(कार्यविधिको बुदा ५(ग) संग सम्बन्धित)

जेष्ठ नागरिक परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू
.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : जेष्ठ नागरिक परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म ७० वर्ष उमेर पूरा गरेको नेपाली नागरिक भएको कारण अध्यक्ष/ प्रमुखज्यू समक्ष जेष्ठ नागरिक परिचयपत्र उपलब्ध गराईदिनुहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्र र २ प्रति फोटो संलग्न राखि निवेदन गरेको छु । मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक
नाम :
ठेगाना :
दस्तखत :
नागरिकता प्र.प. नं. :
मिति :

अनुसूची ४(ख)
(कार्यविधिको बुदा ५(ग) संग सम्बन्धित)

जेष्ठ नागरिक (कर्णाली) परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू
.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : जेष्ठ नागरिक(कर्णाली) परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म ६० वर्ष उमेर पूरा गरेको कर्णाली अञ्चलमा स्थायी बसोबास गर्ने नेपाली नागरिक भएको कारण अध्यक्ष/ प्रमुखज्यू समक्ष जेष्ठ नागरिक (कर्णाली) परिचयपत्र उपलब्ध गराईदिनुहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्र र २ प्रति फोटो संलग्न राखि निवेदन गरेको छु । मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक
नाम :
ठेगाना :
दस्तखत :
नागरिकता प्र.प. नं. :
मिति :

अनुसूची ४(ग)

(कार्यविधिको बुदा ५(ग) संग सम्बन्धित)

जेष्ठ नागरिक (दलित) परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू

.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : जेष्ठ नागरिक(दलित) परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म ६० वर्ष उमेर पूरा गरेको दलित जातीको नेपाली नागरिक भएको कारण अध्यक्ष/ प्रमुखज्यू समक्ष जेष्ठ नागरिक (दलित) परिचयपत्र उपलब्ध गराईदिनुहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्र र २ प्रति फोटो संलग्न राखि निवेदन गरेको छु ।मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुठा ठहरे प्रचलित कानून बमोजिम सहूला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक

नाम :

जाती :

ठेगाना :

दस्तखत :

नागरिकता प्र.प. नं. :

मिति :

अनुसूची ४(घ)
(कार्यविधिको बुदा ५(घ) संग सम्बन्धित)

लोपोन्मुख आदिवासी/ जनजातीको परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू
.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : लोपोन्मुख आदिवासी/ जनजातीका परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म लोपोन्मुख आदिवासी/ जनजातीको को नेपाली नागरिक भएको र मेरो परिवारमा देहायमा उल्लेख भए अनुसार सदस्यहरु रहेको कारण लोपोन्मुख जातीको परिचयपत्र उपलब्ध गराईदिनु हुन अध्यक्ष/ प्रमुखज्यू समक्ष २ प्रति फोटो सहित निम्न विवरणहरु संलग्न राखि यो निवेदन पेश गरेको छु ।मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

विवरण

सि.नं	परिवारका सदस्यको नाम थर, (मुली सहित)	मुलिसंगको नाता	जन्म मिति	नागरिकता प्रमाणपत्रनं. र लिएको मिति	जन्म दर्ता नं. र लिएको मिति	हस्ताक्षर	कैफियत

नाम :
जाती :
ठेगाना :
दस्तखत :
नागरिकता प्र.प. नं. :
मिति :

अनुसूची ४ (ड)
(कार्यविधिको बुदा ५(ग) संग सम्बन्धित)

एकल महिला परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू

.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : एकल महिला परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म ६० वर्ष उमेर पूरा गरेकी एकल महिला भएकोले अध्यक्ष/ प्रमुख ज्यू समक्ष एकल महिला (पतिको निधन भै/संबन्ध विच्छेद भै/हाल सम्म विवाह नभै) को परिचयपत्र उपलब्ध गराईदिनहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्रसाथ पतिको मृत्यु दर्ताको प्रमाण पत्र/ संबन्ध विच्छेद दर्ताको प्रमाण पत्र /हाल सम्म अविवाहित भएको टोल सर्जिमिन मुचुल्का र २ प्रति फोटो संलग्न राखि निवेदन गरेकी छु । मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहूला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कंपनिबाट तलव, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदिका

नाम :

ठेगाना :

दस्तखत :

नागरिकता प्र.प. नं. :

मिति :

अनुसूची ४ (च)
(कार्यविधिको बुदा ५(घ) संग सम्बन्धित)

पूर्ण असक्तअपाङ्गता भएकाव्यक्ति परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू
.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : पूर्ण असक्त अपाङ्गता भएकाव्यक्ति परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर अरुको सहयोग लिदा पनि कठिनाइ हुने अवस्थाको अपाङ्गता भएकाव्यक्ति भएकोले अध्यक्ष/ प्रमुख ज्यू समक्ष पूर्ण असक्त अपाङ्गता भएकाव्यक्ति परिचयपत्र उपलब्ध गराईदिनुहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्र/ जन्म दर्ताको प्रमाणपत्र र २ प्रति फोटो संलग्न राखि निवेदन गरेको छु । नियमानुसार परिचयपत्र पाऊं । मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहूलो बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक

नाम :
ठेगाना :
दस्तखत :
नागरिकता प्र.प. नं. :
मिति :

अनुसूची ४ (छ)
(कार्यविधिको बुदा ५(ग) संग सम्बन्धित)

आशिक असक्त अपाङ्गता भएको व्यक्ति परिचयपत्र प्राप्तिका लागि दिने निवेदनको ढांचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू

.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : आशिक असक्त अपाङ्गता भएकाव्यक्ति परिचयपत्र उपलब्ध गराई पाऊं ।

महोदय,

म वैयक्तिक क्रियाकलापहरु सम्पादन तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर अरुको सहयोग लिनुपर्ने स्थिति भएको असक्त अपाङ्गता भएको १६ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक भएकोले अध्यक्ष/ प्रमुख ज्यू समक्ष आशिक असक्त अपाङ्गता भएकोव्यक्ति परिचयपत्र उपलब्ध गराईदिनुहुन उमेर खुलेको नेपाली नागरिकताको प्रमाणपत्र र २ प्रति फोटो संलग्न राखि निवेदन गरेको छु । मैले राज्यकोषबाट अन्य कुनै वृत्ती वा सुविधा पाएको छैन। नियमानुसार परिचयपत्र पाऊं । लेखिएको व्यहोरा ठिक सांचो हो भुटा ठहरे प्रचलित कानून बमोजिम सहला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कंपनिबाट तलव, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक

नाम :

ठेगाना :

दस्तखत :

नागरिकता प्र.प. नं. :

मिति :

अनुसूची ५ संलग्न MS Excel File मा छ ।

अनुसूची ६
(कार्यविधिको बुदा ५ (क) संग सम्बन्धित)
परिचयपत्र नवीकरणकालागि दिने निवेदनको ढाँचा

श्रीमान् अध्यक्ष/ प्रमुख ज्यू
.....गाऊ विकास समिति/ नगरपालिकाको कार्यालय

विषय : परिचयपत्र नवीकरण गरी पाऊं ।

महोदय,

मैले मितिमा त्यस कार्यालयबाट जेष्ठनागरिक भत्ता/ दलित / एकल महिला /लोपोन्मुख जाती/ पुर्ण असक्त अपाङ्गता भएकाव्यक्ति / आशिक असक्त अपाङ्गता भएकाव्यक्ति वृत्ति पाउनकोलागि नं.....को परिचयपत्र प्राप्त गरेको छु । उक्त परिचयपत्रबाट आगामी आर्थिक वर्ष.....मा पनि भत्ता/वृत्ति पाउनकालागि परिचयपत्र नवीकरण गरिदिनुहुन परिचयपत्र यसैसाथ राखि निवेदन गरेको छु । नियमानुसार परिचयपत्र नवीकरण गरी पाऊं । लेखिएको व्यहोरा ठिक साँचो हो भुठा ठहरे प्रचलित कानून बमोजिम सहूला बुझाऊंला ।

यस प्रयोजनको लागि “राज्यकोषबाट प्राप्त सुविधा” भन्नाले नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्था, कम्पनिबाट तलब, भत्ता,पेन्शन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त हुने सुविधा समेतलाई जनाउने छ ।

निवेदक
नाम :
ठेगाना :
दस्तखत :
नागरिकता प्र.प. नं. :
मिति :

अनुसूची ७
(कार्यविधिको बुदा ५ (भ) संग सम्बन्धित)
गाउँ विकास समितिको कार्यालय/नगरपालिकाको कार्यालय

.....
जेष्ठ नागरिक/एकल महिला /असक्त अपाङ्गता भएकाव्यक्ति/लोपोन्मुख आदिवासी/ जनजाती

परिचयपत्र

परिचयपत्र नं.-

नाम थर :-

ठेगाना :-

जन्म मिति :-

नागरिकताको प्रमाणपत्र नं. र जिल्ला:-

परिचयपत्र जारी मिति :-

परिचयपत्र लागु हुने मिति :-

(परिचयपत्र लागुहुने मिति भन्नाले परिचयपत्र प्राप्त गरे पछि आउने सालको श्रावण १ गते लाई उल्लेख गर्नु पर्दछ,)

बाबुको नाम :-

आमाको नाम :-

पति /पत्नीको नाम :-

अपाङ्गता भएको व्यक्तिको हकमा..... जिल्ला प्रशासन कार्यालयबाट प्राप्त परिचयपत्र नम्बर :-

परिचयपत्र जारी मिति :

पूर्ण अशक्त अपाङ्ग वा नावालिकको हकमा रकम बुझ्न इच्छाएको व्यक्तिको नाम :-

इच्छाएको व्यक्तिको दस्तखत :-

इच्छाएको
व्यक्तिको फोटो

सम्बन्धित व्यक्तिको
फोटो टाँस्ने र
प्रमाणित गर्नेले फोटो
र परिचयपत्रमा पर्ने
गरी दस्तखत गर्ने

सम्बन्धीत व्यक्तिकोसहिच्छाप :-

दाया बायां

प्रमाणित गर्नेको

नाम थर:

दस्तखत :

पद :

कार्यालयको छाप :

वृत्ति वा भत्ता पाएको विवरण :

मिति	भुक्तानी भएको अवधि		मासिक दर	बुभेको कूल रकम	बुभाउनेको नाम	बुभाउनेको दस्तखत	कैफियत
	देखि	सम्म					

परिचयपत्र नवीकरण सम्बन्धी विवरण :

अवधि		नवीकरण गर्नेको दस्तखत	मिति	अवधि		नवीकरण गर्नेको दस्तखत	मिति
देखि	सम्म			देखि	सम्म		
१.				५			
२.				६.			
३.				७			
४				८			

- नोट
१. यो परिचयपत्रको आकार खल्लीमा राख्न सकिने गरी छाप्ने ।
 २. परिचयपत्र सम्मको विवरण बाहिरी पेजमा राख्ने ।
 ३. भित्रि पेजको पहिलो पानामा परिचयपत्र नं. देखि प्रमाणित गर्नेको विवरण सम्म राख्ने ।
 ४. बाँकि पेजहरूमा भत्ता पाएको विवरण र नवीकरणको तालिकाको विवरण आवश्यकताअनुसार राख्ने ।
 ५. परिचयपत्रको बाहिरी पेजको पुछारमा " यो परिचयपत्र फेला पारेमा वा हराएमा नजिकको प्रहरी कार्यालयमा वा सम्बन्धित गाऊ विकास समिति वा नगरपालिकाको कार्यालयमा बुझाईदिनु हुन वा खबर गरि दिन हुन अनुरोध गरिन्छ" लेख्ने

अनुसूची ८
(कार्यविधिको बुदा ९ (क) र ११(२) (क) संग सम्बन्धित)
गा.वि.स./न.पा.ले जिल्ला विकास समितिमा पठाउने सामाजिक सुरक्षा अनुदान वितरणको चौमासिक/वार्षिक विवरण
.....जिल्ला

आर्थिक वर्ष :..... चौमासिक / वार्षिक विवरण

गाउँ विकास समिति / नगरपालिका :

यस चौमासिकमा निकाशा भएको बजेट रु.गत चौमासिकको मौज्दात बजेट रु.....जम्मा बजेट रु.....

सि .न.	विवरण	संख्या			वितरण गरिएको रकमको दर	जम्मा रकम	कैफियत
		महिला	पुरुष	जम्मा			
१	जेष्ठ नागरिक(दलित)						
२	जेष्ठ नागरिक(अन्य)						
३	एकल महिला						
४	पूर्ण असक्त अपाङ्गता भएकाव्यक्ति						
५	आशिक असक्त अपाङ्गता भएकाव्यक्ति						
६	लोपोन्मुख आदिवासी/जनजाती						
	कुल जम्मा						

स्थानीय श्रोतबाट वितरण गर्ने गरेको भए सो को विवरण :

सि .न.	विवरण	संख्या			वितरण गरिएको रकमको दर	जम्मा रकम	कैफियत
		महिला	पुरुष	जम्मा			
१	जेष्ठ नागरिक(दलित)						
२	जेष्ठ नागरिक(अन्य)						
३	एकल महिला						
४	पूर्ण असक्त अपाङ्गता भएकाव्यक्ति						
५	अति असक्त अपाङ्गता भएकाव्यक्ति						
६	लोपोन्मुख आदिवासी/जनजाती						
	कुल जम्मा						

नोट : यो विवरण गा.वि.स./न. पा.ले जिल्लामा र जिल्लाले केन्द्रमा चौमासिक र वार्षिक रुपमा पठाउनु पर्नेछ ।

लोपोन्मुख जातीको तर्फबाट भत्ता वा वृत्ति पाउनेहरुको जातीगत विवरण

गाविस/न.पा

जाती	कुसुण्डा	वनकरिया	राउटे	सुरेल	हायु	राजी	किसान	लेप्चा	मेचे	कुशवाडिया	कैफियत
महिला											
पुरुष											
नबालक(१६ वर्ष मुनिका)											

अनुसूची ९
(कार्यविधिको बुदा ११ (१) (क) संग सम्बन्धित)
भत्ता वा वृत्ति पाउनेहरुको मूल अभिलेख

(क) जेष्ठ नागरिक भत्ता पाउने नागरिकहरुको मूल अभिलेख :

गाऊ विकास समिति / नगरपालिका :

जिल्ला :

क्र.सं.	परिचयपत्र नं.	नागरिकता नं. र जारी भएको जिल्ला	परिचयपत्रवालाको नामथर	लिङ्ग	ठेगाना	जन्म मिति	कैफियत
१.							
२.							
३.							

(ख.) एकल महिला वृत्ति पाउने व्यक्तिहरुको मूल अभिलेख :

गाऊ विकास समिति / नगरपालिका :

जिल्ला :

क्र.सं.	परिचयपत्र नं.	नागरिकता नं. र जारी भएको जिल्ला	परिचयपत्रवालाको नामथर	लिङ्ग	ठेगाना	जन्म मिति	कैफियत
१.							
२.							
३.							

(ग.) पुर्ण असक्त अपाङ्गता वृत्ति पाउने व्यक्तिहरुको मूल अभिलेख :

गाऊ विकास समिति / नगरपालिका :

जिल्ला :

क्र.सं.	परिचयपत्र नं.	नागरिकता नं. र जारी भएको जिल्ला	परिचयपत्रवालाको नामथर	लिङ्ग	ठेगाना	जन्म मिति	बाबुको नाम	आमाको नाम	कैफियत
१.									
२.									
३.									

(घ) आंशिक अशक्त अपाङ्गता वृत्ति पाउने व्यक्तिहरुको मूल अभिलेख :

गाऊ विकास समिति / नगरपालिका :

जिल्ला :

क्र.सं.	परिचयपत्र नं.	नागरिकता नं. र जारी भएको जिल्ला	परिचयपत्रवालाको नामथर	लिङ्ग	ठेगाना	जन्म मिति	बाबुको नाम	आमाको नाम	कैफियत
१.									
२.									
३.									

(ड.) लोपोन्मुख आदीवासी / जनजाती भत्ता पाउने नागरिकहरुको मूल अभिलेख :
गाऊ विकास समिति / नगरपालिका :
जिल्ला :

क्र.सं.	परिचयपत्र नं.	जाती	परिचयपत्रवालाको नामथर	नागरिकता नं. र जारी भएको जिल्ला	जन्म दर्ता प्रमाणपत्र नं. र दर्ता मिति	लिंग	ठेगाना	जन्म मिति	अविभावक
१.									
२.									
३.									

- नोटः
१. सबै गा.वि.स./न.पा.हरुले उपर्युक्त ढाँचा बमोजिमको विवरण १ प्रति प्रत्येक पौष मसान्त भित्रमा जि.वि.स.मा पठाउनु पर्नेछ ।
 २. प्रत्येक वर्षको मार्ग मसान्त भित्रमा लगत कट्टा गर्नुपर्नेहरुको विवरण मूल अभिलेखमा जनाईसक्नु पर्नेछ ।
 ३. प्रत्येक वर्षको मार्ग मसान्त भित्रमा परिचयपत्र नवीकरण गरेका र थप परिचयपत्र पाएकाहरुको मूल अभिलेखलाई अद्यावधिक गराई राख्नु पर्नेछ ।
 ४. अद्यावधिक गरिने मूल अभिलेखको कैफियत महलमा नवीकरण गरेको अथवा नयां परिचयपत्र पाएको व्यहोरा खुलाउनु पर्नेछ ।

अनुसूची १०

(कार्यविधिबुदा ११(२) (ग) संग सम्बन्धित)

जिल्ला विकास समितिले मन्त्रालयमा पठाउने सामाजिक सुरक्षा अनुदान वितरणको चौमासिक/वार्षिक प्रगति विवरण

आर्थिक वर्ष :.....चौमासिक/वार्षिक प्रगति विवरण फाराम

.....जिल्ला

यस चौमासिकमा गा.वि.स./न.पा.लाई निकाशा भएको रु.....गत चौमासिक सम्मको वितरण हुन बाँकि रु..... कूल निकाशामध्येबाट वितरण हुन बाँकि रु.....

सि.न.	विवरण	संख्या			वितरण गरिएको रकम	कैफियत
		महिला	पुरुष	जम्मा		
१	जेष्ठ नागरिक(दलित)					
२	जेष्ठ नागरिक(अन्य)					
३	एकल महिला					
४	पूर्ण असक्त अपाङ्गता भएकाव्यक्ति					
५	आशिक असक्त अपाङ्गता भएकाव्यक्ति					
६	लोपोन्मुख आदिवासी/जनजाती					
	कुल जम्मा					

तयार गर्नेको नाम

रुजुगर्नेको नाम

प्रमाणित गर्नेको नाम

दस्तखत

दस्तखत

दस्तखत

लोपोन्मुख जातीको तर्फबाट भत्ता वा वृत्ति पाउनेहरुको जातीगत विवरण

गविस/ न.पा.	कुसुण्डा	वनकरिया	राउटे	सुरेल	हायु	राजी	किसान	लेप्चा	मेचे	कुशवाडिया	कैफियत

अनुसूची ११
सूचना प्रवाह सम्बन्धी ढांचा
(कार्यविधिको बुदा ११ (१) (ख) संग सम्बन्धित)
जिल्ला / गाउँ विकास समिति / नगरपालिका.....
आर्थिक वर्ष :

सि.न.	विवरण	जेष्ठ नागरिक			एकल महिला			पुर्ण असक्त अपाङ्गता भएकाव्यक्ति			आशिक असक्त अपाङ्गता भएकाव्यक्ति			लोपोन्मुख आदिवासी/जनजाती			जम्मा संख्या	कैफियत
		म	पु	जम्मा	म	पु	जम्मा	म	पु	जम्मा	म	पु	जम्मा	म	पु	जम्मा		
१	नया परिचय पत्र वितरण संख्या																	
२	यस आ. व.मा परिचय पत्र नवकिरण गरेकाको संख्या																	
३	जम्मा संख्या																	
४	लगत कट्टा																	
५	(क) मृत्यु																	
६	(ख) बसाइ																	
७	सराइ (ग) अन्य जम्मा																	
८	खुद कायम संख्या																	

नोट : १. यो फाराम गाउँ विकास समिति र नगरपालिकाहरूले प्रत्येक आ.व.को पौष र जेष्ठ महिना भित्र तयार गरी जि.वि.स.मा पठाउने र जिल्ला विकास समितिहरूले माघ र श्रावण मसान्त भित्रमा स्थानीय विकास मन्त्रालय पठाउने २. यसै फाराममा भरिएको विवरणलाई आधार मानी आउदो आर्थिक वर्षको लागि वार्षिक बजेट प्रस्ताव गरिनेछ ।

अनुसूची १२
(कार्यविधिको बुदा ११(३) (ख) संग सम्बन्धित)
भत्ता वा वृत्ति पाउने लक्षित समुहको नामावलि

गा.वि.स.म.पा.
आ. ब.

सिनं	परिचय पत्र नं	नम थर	लक्षित समुह	वडा नं .	जन्म मिति	कैफियत

अनुसूची १३
(कार्यविधिको बुदा १४ संग सम्बन्धित)

सामाजिक सुरक्षा कार्यक्रम संचालन तालिका :

सि. नं.	कार्य विवरण	श्रावण	भाद्र	आश्विन	कार्तिक	मार्ग	पौष	माघ	फागुन	चैत्र	वैशाख	जेष्ठ	आषाढ	जिम्मेवार निकाय
१.	अख्तियारी पठाउने	■■■■												स्था.वि. मन्त्रालय
२.	को.ले.निका.बाट निकाशा माग गर्ने	■■■■				■■■■				■■■■				जि.वि.स.
३.	गा.वि.स./न.पा.को खातामा अनुदान निकाशा पठाउने		■■■■				■■■■				■■■■			जि.वि.स.
४.	गा.वि.स./न.पा.ले भत्ता/वृत्ति वितरण गर्ने			■■■■				■■■■				■■■■		गा.वि.स./नगरपालिका
५.	अनुसूचि ९ बमोजिमको ढांचामा चौमासिक प्रगति विवरण पठाउने				■■■■			■■■■				■■■■		गा.वि.स./नगरपालिका
६.	अनुसूचि १० बमोजिमको ढांचामा चौमासिक प्रगति विवरण पठाउने				■■■■				■■■■				■■■■	जि.वि.स.
७.	नयां परिचयपत्र सिफारिस र पुरानो नवीकरण गर्न सूचना प्रकाशित गर्ने					■■■■								गा.वि.स./नगरपालिका
८.	दरखास्त संकलन					■■■■								गा.वि.स./नगरपालिका
९.	दरखास्त छानविन सिफारिस र प्रकाशन					■■■■	■■■■							गा.वि.स./नगरपालिका,सर्वदलीय समिति, जि.वि.स.
१०.	पुरानो परिचयपत्र नवीकरण र नयां परिचयपत्र वितरण					■■■■	■■■■							गा.वि.स./नगरपालिका
११.	अनुसूची ९ र ११ बमोजिमको विवरण भरी जि.वि.स.मा पठाउने						■■■■							गा.वि.स./नगरपालिका
१२.	अनुसूची १० बमोजिमको विवरण भरी मन्त्रालयमा पठाउने							■■■■						जिल्ला विकास समिति
१३.	आगामी वर्षकोलागि अनुदानको बजेट प्रस्ताव गरी अर्थ मन्त्रालयमा पठाउने									■■■■				स्थानीय विकास मन्त्रालय
१४.	तेश्रो चौमासिक र वार्षिक प्रगति विवरण पठाउने												■■■■	गा.वि.स./नगरपालिका, जि.वि.स.

